

Jos

Chapter 13

Nepali Interlinear

Reference: Nepali ERV

בָּאתַ בְּדַעַתְךָ אֶת־הָאָדָם אֲלֵיוּ יְהוָה וַיֹּאמֶר בְּיָמַי בָּאתָ בְּדַעַתְךָ וַיְהוֹשֻׁעַ 1
बढेका-छौ बूढो-भएका-छौ तिमी उनलाई परमप्रभुले अनि-भन्नुभयो उमेरमा बढेको बूढो-भयो अनि-यहोशू
[H0935](#) [H2204](#) [H0413](#) [H3068](#) [H0559](#) [H3117](#) [H0935](#) [H2204](#) [H3091](#)

לְרִשְׁתָּהּ מֵאֵד הַרְבֵּה נִשְׂאָרָה וְהָאָרֶץ בְּיָמַי
कबजा-गर्न अत्यन्तै धेरै-नै बाँकी-छ अनि-भूमि उमेरमा
[H3423](#) [H3966](#) [H7604](#) [H0776](#) [H3117](#)

जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तँलेअझ धेरै भूमि अधिकारमा ल्याउनुछ।

זֹאת הָאָרֶץ הַנְּשֻׂאֲרָתָה כָּל־גְּלִילוֹת הַפְּלִשְׁתִּים וְכָל־הַגְּשּׁוּרִים 2
यो भूमि बाँकी-रहेको क्षेत्रहरू अनि-सबै पलिशतीहरूका गशूरीहरूका
[H2063](#) [H0776](#) [H7604](#) [H3605](#) [H1552](#) [H430](#) [H3605](#) [H1651](#)

त्यहाँ पलिशतीहरू र गशूरीहरूको भूमि अझै बाँकी नै छ,

מִן־הַשִּׁיחֹר וְאַשּׁוּר עַל־פְּנֵי מִצְרָיִם וְעַד־גְּבוּל־כְּנַעַן 3
बाट शिहोर सासकहरू को-सामुन्ने जुन मिश्रको अगडि अनि-सम्म उत्तरतिर कनानीहरूको
[H7883](#) [H6440](#) [H4714](#) [H5704](#) [H1366](#) [H6138](#) [H6828](#)

וְהָעֲקָרֹנִי וְהַגְּתִי הָאֲשְׁקֹלֹנִי וְהָאֲשְׁדּוּדִי הָעַזְתִּי פְּלִשְׁתִּים סַרְיִן וְחַמְשָׁתַּי וְהָעֲקָרֹנִי 4
अनि-एक्रोनीहरू गातीहरू अशकलोनीहरू अनि-अशदोदीहरू गाजाका पलिशतीहरूका शासकहरू पाँच गनि-छ
[H6139](#) [H1663](#) [H0832](#) [H0796](#) [H5841](#) [H6430](#) [H2568](#) [H2803](#)

וְהָעֵיִם:
अनि-अव्वीहरू
[H5757](#)

भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिशतीहरूको पाँच अगुवाहरू गाजी, अशदोदी, अशकलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,

מִתִּימֹן כָּל־אֶרֶץ הַכְּנַעֲנִי וּמְעַרָה אֲשֶׁר לְצִדְדֵי־עַד־אֶפְקָה עַד־גְּבוּל־סִמְאָן 4
दक्षिणबाट सभै भूमि कनानीहरूको अनि-मारा उत्तरतिर सीदोनीहरूको सम्म अफेक सम्म सिमाना
[H8486](#) [H3605](#) [H0776](#) [H4632](#) [H5704](#) [H0663](#) [H5704](#) [H1366](#)

הָאֱמֹרִי:
एमोरीहरूको
[H0567](#)

जो दक्षिणतिर बस्छन्। कनानीहरूको सभै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ।

וְהָאָרֶץ הַגְּבִלִי וְכָל־הַלְּבָנוֹן מִזְרַח הַשְּׁמֶשׁ וְדָרְבָּעַל תַּחַת הַר־הַרְמוֹן עַד 5
अनि-भूमि गिल्लीहरूको अनि-सबै लेबानोन पूर्वतिर सूर्यको बाल-गाददेखि मुनि पहाड हेर्मोन सम्म
[H0776](#) [H1382](#) [H3605](#) [H3844](#) [H4217](#) [H8121](#) [H1171](#) [H8478](#) [H2022](#) [H2768](#) [H5704](#)

לְבוֹא תְּחִמָּה:
प्रवेश हमात
[H0935](#) [H2574](#)

अनि गीबालीहरूको भूमि लेबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोनको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।

6 כָּל- יִשְׁבֵי הַהָר מִן- הַלְבָּנוֹן עַד- מַיִם מִשְׁרָפֹת כָּל- צִידוֹנִים אֲזָכִי אֹרְשֵׁם
 सबै बासिन्दाहरू पहाडको सम्म मिश्रपोत-मैम सबै सीदोनीहरू म निकाल्नेछु
[H3423](#) [H0595](#) [H6722](#) [H3605](#) [H4956](#) [H5704](#) [H3844](#) [H2022](#) [H3427](#) [H3605](#)

מִפְּנֵי בְּנֵי יִשְׂרָאֵל רָק הַפְּלֵה לְיִשְׂרָאֵל בְּנַחֲלָה כְּאִשֶּׁר צוֹיִתוּרָה:
 अगाडिबाट छोराहरू इस्राएलका केवल बाँड उत्तराधिकारमा जसरी मैले-आज्ञा-दिई-तिमीलाई
[H6680](#) [H5159](#) [H3478](#) [H5307](#) [H7535](#) [H3478](#) [H6440](#)

“सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।”

7 וְעִנָּה וְהָאָרֶץ אֶת- חֶלְקֵי הַשְּׂבָטִים וְחֶצְיֵי הַשְּׂבָט
 अनि-अब विभाजन-गर कूल कुलहरूलाई नौ उत्तराधिकारमा यो भूमि —
[H7626](#) [H2677](#) [H7626](#) [H8672](#) [H5159](#) [H2063](#) [H0776](#) [H0853](#)

הַמְּנַשֶּׁה:
 मनशेको
[H4519](#)

“अब नौ कूल समूहहरू अनि मनशेका आधा कूल समूहको माझ भूमि विभाजन गर।”

8 עֲמֹן וְהָאֲבִיבִי לְקַחְתָּ אֶת-אֲשֶׁר נָתַן לָהֶם מִנְּשֵׂא בְּעֶבֶר
 उनीसँगै रूबेनीहरू अनि-गादीहरूले लिएर आफ्नी-उत्तराधिकार जून तिनीहरूलाई मोशाले तिनीहरूलाई पारि
[H5676](#) [H4872](#) [H5414](#) [H5159](#) [H3947](#) [H1425](#) [H7206](#)

הַיַּרְדֵּן מִן-רִחְקָה כְּאִשֶּׁר נָתַן לָהֶם מִנְּשֵׂא עֵבֶר יְהוָה:
 यर्दनको पूर्वतिर जसरी तिनीहरूलाई दिनुभयो दस मोशा परमप्रभुको
[H3383](#) [H4217](#) [H5414](#) [H4872](#) [H5650](#) [H3068](#)

रूबेन, गाद अनि मनशेका अर्को आधा कूल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दस मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।

9 מִעֲרֹפֶר אֲשֶׁר עַל- שְׂפַת נַחַל אֲרְנוֹן וְהָעִיר אֲשֶׁר בְּתוֹךְ- הַנַּחַל וְכָל-
 अरोएरदेखि जुन किनारमा को-किनारमा खोला अर्नोनको अनि-सहर जुन बीचमा खोलाको अनि-सबै
[H3605](#) [H8432](#) [H0769](#) [H8193](#) [H6177](#)

הַמַּיִשָּׁר מִדְּבָא עַד- רִיבּוֹן:
 मैदान मेदबाको सम्म दीबोन
[H1769](#) [H5704](#) [H4311](#) [H4334](#)

तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।

10 וְכָל עָרֵי סִיחֹן מֶלֶךְ הָאֲמֹרִי אֲשֶׁר מֶלֶךְ בְּחַשְׁבּוֹן עַד- גְּבוּל בְּנֵי
 अनि-सबै सहरहरू सीहोनका राजा एमोरीहरूका जसले राज्य-गर्थ हेशबोनमा सम्म सिमाना छोराहरू
[H1366](#) [H5704](#) [H2809](#) [H0567](#) [H4428](#) [H5511](#) [H3605](#)

עַמּוֹן:
 अम्मोनका
[H5983](#)

एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेशबोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।

11 וְהַגְּלָעָד וְגְבוּל הַנְּשׁוּרִי מֶלֶךְ וְהַמְּעִכָּתִי אֲשֶׁר מֶלֶךְ חַרְמוֹן וְכָל- הַבָּשָׁן עַד-
 अनि-गिलाद गशूरीहरूको अनि-सिमाना अनि-माकातीहरूको जसले पहाड हेर्मान अनि-सबै बाशान सम्म
[H5704](#) [H1316](#) [H3605](#) [H2768](#) [H2022](#) [H3605](#) [H4602](#) [H1651](#) [H1366](#) [H1568](#)

סֹלְכָה:
 सल्का
[H5548](#)

गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मान पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो।

| | | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------|-----------------------|------------------------------|-------------------------------|-----------------------|-------------------------|-----------------------|
| 12 | כָּל- सबै | מְמִלְכוֹת राज्य | עֹג ओगको | בְּשֵׁן बाशानमा | אֲשֶׁר- जसले | מִלְךָ राज्य-गर्थे | בְּעֶשְׂתָּרוֹת अशतारोतमा | וּבְאֶדְרָעִי अनि-एद्रेईमा | הָוָא ऊ | נִשְׂאָר बाँकी-रह्यो | מִיַּתָּר बाँकीबाट |
| | H3605 | H4468 | H5747 | H1316 | | | H6252 | H0154 | H1931 | H7604 | |

| | | | |
|--------------------------|-------------------------------------|-----------------------|--------------------------|
| הַרְפָּאִים रपाईहरूका | וַיְכֹס अनि-हात्तुभयो-तिनीहरूलाई | מִשָּׁלֶה मोशाले | וַיִּנְחַל अनि-निकाले |
| H5221 | H4872 | H3423 | |

बाशानमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अशतारोत र एद्रेईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।

| | | | | | | | | | |
|----|------------------------|--------------------------------|-------------------|-----------------------|-----------------------|------------------------------|-----------------------|------------------------------|-------------------------|
| 13 | וְלֹא अनि-निकालेनन् | הַחִיָּשׁוּ निष्कासन-गरेनन् | בְּנוֹ छोराहरू | יִשְׂרָאֵל इसाएलका | אֶת- — | הַגְּשּׁוּרִי गशुरीहरूलाई | וְאֶת- अनि | הַמַּעֲכָתִי माकातीहरूलाई | וַיִּשָּׁב अनि-बस्यो |
| | H3808 | H3423 | | H3478 | H0853 | H1651 | H0853 | H4602 | H3427 |

| | | | | | | |
|-----------------------|--------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| גְּשּׁוּר गशूर | וּמַעֲכָתַי अनि-माकात | בְּקֶרֶב बीचमा | יִשְׂרָאֵל इसाएलको | עַד सम्म | הַיּוֹם दिन | הַיּוֹם आज |
| H1650 | H4601 | H7130 | H3478 | H5704 | H3117 | H2088 |

इसाएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निकलन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इसाएलका मानिसहरू माझ बस्छन्।

| | | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| 14 | רַק तर | לְשֵׁבֶט कुल | הַלְוִי लेवीको | לֹא दिइएन | נָתַן दिनुभयो | נַחֲלָה उत्तराधिकार | אֲשֵׁי बलिदानहरू | יְהוָה परमप्रभुका | אֱלֹהֵי परमेश्वर | יִשְׂרָאֵל इसाएलका | הָוָא यही-नै |
| | H7535 | H7626 | H3878 | H3808 | H5414 | H5159 | H0801 | H3068 | H0430 | H3478 | H1931 |

| | | | | |
|-------------------------------|-----------------------|---------------------|---------------|--------|
| נַחֲלָתוֹ उनको-उत्तराधिकार | כַּאֲשֶׁר जसरी | דְּבָר- भन्नुभयो | לֹא: उनलाई | ס — |
| H5159 | H1696 | | | |

लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बदलामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।

| | | | | | | |
|-----------------------|--------------------------|-----------------------|-----------------------|-------------------|-----------------------|--|
| 15 | וַיִּתֵּן अनि-दिनुभयो | מִשָּׁלֶה मोशाले | לְמִטָּה कुललाई | בְּנוֹ छोराहरू | רֹאבֵן रूबेनका | לְמִשְׁפַּחָתָם: तिनीहरूका-कुलहरूअनुसार |
| H5414 | H4872 | H4294 | H7205 | | H4940 | |

मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो हो:

| | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|------------------------|---------------|-----------------------|--------------------|-----------------------|----------------------|---------------------|
| 16 | וַיְהִי अनि-भयो | לָהֶם तिनीहरूको | הַגְּבִיל सिमाना | מֵעֲרֹעֵר अरोएरदेखि | אֲשֶׁר जुन | עַל- को-किनारमा | שְׂפַת- किनारमा | נַחַל खोला | אֲרְנוֹן अर्नोनको | וְהָעִיר अनि-सहर |
| | H1961 | H1992 | H1366 | H6177 | | H8193 | | H0769 | | |

| | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|---------------------|--------------|--------------------|
| אֲשֶׁר जुन | בְּתוֹךְ- बीचमा | הַנַּחַל खोलाको | וְכָל- अनि-सबै | הַמִּישָׁר मैदान | עַל- माथि | מֵידְבָא: मेदबा |
| H8432 | H3605 | H4334 | H4311 | | | |

यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।

| | | | | | | | | |
|-----------------------|-----------------------|-------------------|------------------------|-----------------------|-----------------------|-----------------------|--------------------------------|---------------------------|
| 17 | קִשְׁבֹּן हेश्बोन | וְכָל- अनि-सबै | עָרֵיהָ यसका-सहरहरू | אֲשֶׁר जुन | בְּמִישָׁר मैदानमा | דִּיבּוֹן दीबोन | בְּעֵלֹבְמוֹת अनि-बामोत-बाल | מְעֹן: अनि-बेत-बाल-मोन |
| H2809 | H3605 | | | H4334 | H1769 | H1120 | H1120 | H1010 |

त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बामोतबाल, बेतबाल्मोन,

| | | | |
|-----------------------|-----------------------|-------------------------|--------------------------|
| 18 | וַיְהִי अनि-याहसा | וּקְדֵמֹת अनि-कदेमोत | וּמִפְּעַת: अनि-मेपात |
| H3096 | H6932 | H4158 | |

यहसा, कदेमोत, र मेपात,

| | | | | | |
|----|----------------------------|---------------------------|------------------------------------|-----------------------|-----------------------|
| 19 | וּקְרִיתִים अनि-कियातिम | וּשְׁבִמָּה अनि-सिब्मा | הַשְּׁחָרוֹזָרָת अनि-सेरेत-हशहर | בְּתֵר बेसीको | הַעֲמֻקָּה पहाडमा |
| | H7156 | H7643 | H6890 | H2022 | H6010 |

कियातिम, सिब्मा, डाँडाको बेसी सेरेथशेहर,

| | | | | |
|----|-------------------------------|--------------------------|------------------------|--|
| 20 | פְּעֻרוֹבוּיָת अनि-बेत-पोर | וְאֲשֵׁרוֹת अनि-अशदोत | הַפְּסִגָּה पिसगाको | הַיְשָׁמוֹת: וְנִבִּית अनि-बेत-यशीमोत |
| | H1047 | H0794 | H6449 | H1020 |

बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए।

| | | | | | | | | | | | |
|----|-----------------------|-----------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|--------------------------|-------------------------|-----------------------|-----------------------|---------------------------|
| 21 | וּכְלָ' अनि-सबै | עָרָיו सहरहरू | הַמִּישָׁר मैदानका | וְכָל- अनि-सबै | מִמְלַכּוֹת राज्य | סִיחוֹן सीहोनको | מֶלֶךְ राजा | הָאֱמֹרִי एमोरीहरूका | אֲשֶׁר जसले | מֶלֶךְ राज्य-गर्थे | בְּחֶשְׁבוֹן हेश्बोनमा |
| | H3605 | H4334 | H3605 | H4468 | H5511 | H4428 | H0567 | H0853 | H7552 | H2809 | |
| | אֲשֶׁר जसलाई | הַכָּהֵן प्रहार-गर्नुभयो | מִשָּׁלָה मोशाले | וְאֵת- अनि | נְשִׂאֵי प्रधानहरू | מִדְּבָר मिद्यानका | אֶת- — | אֵוִי एवी | וְאֵת- अनि | רֶקֶם रेकेम | וְאֵת- अनि |
| | H6698 | H0853 | H5221 | H0853 | H0853 | H4080 | H0853 | H0189 | H0853 | H7552 | H0853 |
| | צֹר सूर | וְאֵת- अनि | חוֹר हूर | וְאֵת- अनि | רְבַע रेबा | סִיחוֹן सीहोनका | יִשְׁבִּי बासिन्दाहरू | הָאָרֶץ: भूमिका | | | |
| | H6698 | H0853 | H2354 | H0853 | H7254 | H5511 | H3427 | H0776 | | | |

यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।

| | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|--------------------------|-----------------------|-----------------------|-----------------------|---------------------|--------------|
| 22 | וְאֵת- अनि | בִּלְעָם बिलामलाई | בֶּן- छोरा | בְּעֹר बोरका | הַקּוֹסִם भविष्यवक्ता | הָרְהוּ मारे | בְּנֵי- छोराहरू | יִשְׂרָאֵל इसाएलका | בְּחָרָב तरवारले | אֶל- सँगै |
| | H0853 | H1160 | H2026 | H7080 | H3478 | H2719 | H0413 | | | |

תְּלִיָּהִם:
तिनीहरूका-मारिएकाहरूसँग

इसाएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इसाएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे।

| | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|--------------------------|-----------------------|------------------------|-------------------|---------------------|
| 23 | וַיְהִי अनि-भयो | גְּבוּלֵי सिमाना | בְּנֵי छोराहरू | רְאוּבֵן रूबेनका | הַיַּרְדֵּן यर्दन | וּגְבוּלֵי अनि-सिमाना | נָאֵת यो | נַחֲלֹת उत्तराधिकार | בְּנֵי छोराहरू | רְאוּבֵן रूबेनका |
| | H1961 | H1366 | H7205 | H3383 | H1366 | H2063 | H5159 | H7205 | | |

לְמִשְׁפַּחָתָם
तिनीहरूका-कुलहरूअनुसार

הָעָרִים
सहरहरू

וְחַצְרֵיהֶן:
अनि-तिनीहरूका-गाउँहरू

—

[H4940](#)

जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।

| | | | | | | | |
|----|--------------------------|-----------------------|--------------------------|-----------------------|-----------------------|-----------------------|--|
| 24 | וַיִּתֵּן अनि-दिनुभयो | מִשָּׁלָה मोशाले | לְמִשְׁפַּחָה- कुललाई | גָּד गाद | לְבֵנֵי- छोराहरू | גָּד गादका | לְמִשְׁפַּחָתָם: तिनीहरूका-कुलहरूअनुसार |
| | H5414 | H4872 | H4294 | H1410 | H1410 | H1410 | H4940 |

मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

| | | | | | | | | | | |
|---------------------------|-------------------------|----------------------|-------------------------|---------------------------|------------------------|-------------------------|------------------------|---------------------------|--------------------------|----|
| עמון अम्मोनका H5983 | בני छोराहरू H0776 | ארץ भूमि H0776 | ונח अनि-आधा H2677 | הגלעד गिलादका H1568 | ערי सहरहरू H3605 | וכל अनि-सबै H3270 | יעזר याजेर H1366 | להם तिनीहरूको H1961 | ויהי अनि-भयो H1961 | 25 |
|---------------------------|-------------------------|----------------------|-------------------------|---------------------------|------------------------|-------------------------|------------------------|---------------------------|--------------------------|----|

| | | | | | |
|-----------------------|----------------------|----------------------------|---------------------|-----------------------|--------------------|
| ערו रब्बा H7237 | על अगाडि H6440 | על को-सामुन्ने H6440 | אשר जुन H6177 | ערו अरोएर H5704 | ע सम्म H5704 |
|-----------------------|----------------------|----------------------------|---------------------|-----------------------|--------------------|

याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।

| | | | | | | | | | |
|---------------------------|-------------------------|--------------------|---------------------------------|----------------------------|----------------------------|----------------------|--------------------|----------------------------------|----|
| לדבר लिदबीरको H1366 | גבול सिमाना H5704 | ע सम्म H4266 | ומחנה अनि-महनेमदेखि H0993 | ובט अनि-बतोनीम H7434 | המצפה मिस्पाको H7434 | רמת रामत H5704 | ע सम्म H2809 | ומחשב अनि-हेशबोनदेखि H2809 | 26 |
|---------------------------|-------------------------|--------------------|---------------------------------|----------------------------|----------------------------|----------------------|--------------------|----------------------------------|----|

त्यो भूमि हेशबोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो।

| | | | | | | | | | |
|---------------------------|---------------------------|--------------------------|-----------------------------|-----------------------------|-------------------------------|---------------------------------|------------------------------|----------------------------|----|
| מלך राजा H4428 | סיון सीहोनको H5511 | ממלכות राज्य H4468 | יתר बाँकी H6829 | וצפון अनि-सापोन H5523 | וסכות अनि-सुक्कोत H1039 | נמרה अनि-बेत-निम्ना H1027 | הרם बेत-हाराम H6010 | ובע अनि-बेसीमा H6010 | 27 |
| מזרח पूर्वतिर H4217 | הירדן यर्दनको H3383 | עבר पारि H5676 | כנרת किन्नरेतको H3672 | ים समुद्र H3220 | קצה छेउमा H5704 | ע सम्म H1366 | וגבול अनि-सिमाना H3383 | הירדן यर्दन H2809 | 27 |

त्यस भूमि बेथाराम बेंसी, बेतनिम्ना सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेशबोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो।

| | | | | | | | |
|---------------------------------------|--------------------------|---|---------------------|-------------------------|------------------------------|--------------------|----|
| ואח अनि-तिनीहरूका-गाउँहरू H4940 | הערים सहरहरू H4940 | למשפחה तिनीहरूका-कुलहरूअनुसार H1410 | ג गादका H1410 | בני छोराहरू H5159 | גלות उत्तराधिकार H2063 | זאת यो H2063 | 28 |
|---------------------------------------|--------------------------|---|---------------------|-------------------------|------------------------------|--------------------|----|

यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।

| | | | | | | | | | | |
|-------------------------|-------------------------|---------------------|--------------------|--------------------------|--------------------------|---------------------|--------------------|------------------------|------------------------------|----|
| מנשה मनशेका H4519 | בני छोराहरू H4294 | מטה कुल H2677 | לח आधा H1961 | ויהי अनि-भयो H4519 | מנשה मनशेलाई H7626 | שבת कुल H2677 | לח आधा H4872 | משה मोशाले H5414 | ויהי अनि-दिनुभयो H5414 | 29 |
|-------------------------|-------------------------|---------------------|--------------------|--------------------------|--------------------------|---------------------|--------------------|------------------------|------------------------------|----|

למשפחה
तिनीहरूका-कुलहरूअनुसार
H4940

मोशाले मनशेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनशेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरे:

| | | | | | | | | | | |
|------------------------|----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-------------------------|----------------------------|-----------------------------------|--------------------------|----|
| הב बाशानको H1316 | מלך राजा H4428 | ע ओगको H5747 | וממ राज्य H4468 | כל सबै H3605 | הב बाशान H1316 | כל सबै H3605 | מחנה महनेमदेखि H4266 | גבול तिनीहरूको-सिमाना H1366 | ויהי अनि-भयो H1961 | 30 |
| ע सहर H8346 | ש साठी H1316 | ב बाशानमा H1316 | א जुन H2971 | יר याईरका H2333 | ח गाउँहरू H3605 | וכל अनि-सबै H3605 | | | | |

त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। (त्यहाँ जम्मा साढीवटा शहरहरू थिए।)

| | | | | | | | | | | |
|-----------------------|---------|-----------------------|-----------------------|-----------------------|--------|-----------------------|-----------------------|-----------------------|-----------------------|----|
| מְכִיר | לְבָנִי | בְּשָׁן | עֹג | מִמְלָכֹת | עָרֵי | וְאֶדְרָעִי | וְעֶשְׂתָּרוֹת | הַגִּלְעָד | וְחֶזְרָי | 31 |
| माकीरका | छोराहरू | बाशानमा | ओगको | राज्य | सहरहरू | अनि-एद्रेई | अनि-अशतारोत | गिलाद | अनि-आधा | |
| H4353 | | H1316 | H5747 | H4468 | | H0154 | H6252 | H1568 | H2677 | |

לְמִשְׁפַּחֹתָם: מְכִיר בְּנֵי-לְחָצִי מְנַשֶּׁה בֶן-חֹרָה
 तिनीहरूका-कुलहरूअनुसार माकीरका छोराहरू आधा मनशशेको छोरा
[H4940](#) [H4353](#) [H2677](#) [H4519](#)

त्यो भूमिमा गिलादको आधा, अशतारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेको छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।

| | | | | | | | | | | | |
|---|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---------|-----------------------|----|
| ס | מִזְרֵחָה: | יְרִיחוֹ | לְיַרְדֵּן | יַעֲבֹד | מוֹאָב | בְּעַרְבֹת | מִשָּׁה | נְחָל | אֲשֶׁר- | אֵלֶּה | 32 |
| — | पूर्वतिर | यरीहो | यर्दनको | पारि | मोआबका | मैदानहरूमा | मोशाले | बाँड्नुभयो | जुन | यी | |
| | H4217 | H3405 | H3383 | H5676 | H4124 | H6160 | H4872 | H5157 | | H0428 | |

मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो।

| | | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|----|
| הוא | יִשְׂרָאֵל | אֱלֹהֵי | יְהוָה | נְחֻלָּה | מִשָּׁה | נָתַן | לֵא- | הַלְוִי | וְלִשְׁבֵט | 33 |
| उहाँ-नै | इसाएलका | परमेश्वर | परमप्रभु | उत्तराधिकार | मोशाले | दिनुभयो | दिएनन् | लेवीको | अनि-कुल | |
| H1931 | H3478 | H0430 | H3068 | H5159 | H4872 | H5414 | H3808 | H3878 | H7626 | |

לְהֵם: דָּבָר כְּאֲשֶׁר נָתַתָּם
 तिनीहरूलाई भन्नुभयो जसरी तिनीहरूको-उत्तराधिकार
[H1696](#) [H5159](#)

मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इसाएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेट्नु हुनेछ।